

लेखक/सम्पादक परिचय

कपिलवस्तु निवासी लक्ष्मी श्रेष्ठ महिला अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ता हुन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनी हाल मधेश मानवअधिकार गृह (माहुरी होम) को कार्यकारी निर्देशकको रूपमा कार्यरत छिन् । ईमेल : leenxami@gmail.com

सरस्वती शर्मा विगत दुई दशकदेखि नवलपरासी जिल्लामा रहेर कानून व्यवसाय गर्दै आइरहेकी अधिवक्ता हुन् । ईमेल : advocate.sarswati@gmail.com

उमा पौडेल मानवअधिकारका क्षेत्रमा १३ वर्षदेखि सक्रिय छिन्, र सुरक्षित आप्रवासनका सवालमा ६ वर्षको कार्य अनुभव संगालेकी छिन् । उनले स्नातकोत्तर तह (समाजशास्त्र) मा आप्रवासनबारे शोधपत्र लेखेकी थिइन् । उज्यालो अनलाइन र विभिन्न पत्रपत्रिकामा वैदेशिक रोजगारीसँग जोडिएका फरक-फरक विषयवस्तुलाई प्रोफाइल र फिचर स्टोरी लेखन मार्फत उनले उजागर गर्दै आएकी छिन् । ईमेल : pdl.uma@gmail.com

दीपक ज्ञवाली २८ वर्षदेखि लेखन तथा पत्रकारितामा सक्रिय छन् । हाल गोरखापत्र संस्थानका *गोरखापत्र*, *द राईजिड नेपाल* लगायतका प्रकाशनहरूको प्रदेश ५ ब्यूरो प्रमुख ज्ञवालीले लामो समय *हिमाल खबरपत्रिका*, *समय*, *राजधानी* दैनिक लगायतका विभिन्न पत्रपत्रिकाहरूमा काम गरिसकेका छन् । *दैनिक लुम्बिनी*, *भावना दैनिक* लगायतका मोफसलका विभिन्न पत्रपत्रिकामा सम्पादक रहिसकेका ज्ञवाली खोजपत्रकारितामा रुचि राख्छन् । उनले पब्लिकेशन नेपालयका विभिन्न प्रकाशनहरूमा विगतको युद्धका बारेमा विभिन्न सामग्रीहरू लेखेका छन् । उनले झण्डै एक दर्जन विभिन्न विधाका

पुस्तकहरू सम्पादन गरेका छन् र । उनका आफ्नै केही प्रकाशनहरू पनि छन् ।
इमेल : dipkadam123@gmail.com

रुपन्देही जिल्ला निवासी **रामविकास चौधरी** माहुरी होम कपिलवस्तुमा मानवअधिकार अधिकृतका रूपमा कार्यरत छन् । रुपन्देहीका एक कुशल सञ्चारकर्मीका रूपमा परिचित उनी नेपाल पत्रकार महासंघ ५ नं प्रदेशका कार्यसमिति सदस्य पनि हुन् । मानवअधिकार तथा सञ्चार क्षेत्रमा योगदान पुऱ्याएकोमा उनी “मधेसका सय जना हिरोहरू” र “साहसिक पत्रकारिता पुरस्कार २०१८” आदिबाट सम्मानित छन् । इमेल : bikasnews@yahoo.com

मोतीकला पंगेनी २०५७ सालदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी अधिकारकर्मी हुन् । उनले नवलपरासीस्थित जवाफदेहिता निगरानी समितिमा काम गरेकी छिन् । हाल उनी सहकारी र महिलाहरूको क्षेत्रमा सहजकर्ताको रूपमा काम गर्छिन् ।
इमेल : pangeni66@gmail.com

वृजराज कुशवाहा २०४६ सालदेखि अध्यापन, २०५४ सालदेखि पत्रकारिता र २०६२ सालदेखि मानवअधिकार क्षेत्रमा लागेका हुन् । उनी गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीका प्रवक्ता र नदी अधिकार मञ्च साउथ एसियाका संयोजक हुन् । पत्रकारितामा स्नातकोत्तर गरेका उनी अनलाइन जनता डट कमका सम्पादक हुन् र मानव विकास अध्ययन केन्द्रका अध्यक्ष हुन् । इमेल : brijraaj@gmail.com

संजय कुमार पासीले १२ वर्षदेखि ग्रामीण क्षेत्रमा बसी सीमान्तकृत समुदायको वकालत गर्दै आएका छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरी हाल कानून विषयमा अध्ययनरत छन् । इमेल : sanjayapasi@yahoo.com

रामचन्द्र श्रेष्ठ स्वतन्त्र लेखक हुन् । उनका विभिन्न पत्रपत्रिकाहरूमा सामाजिक शास्त्रसँग सम्बन्धित र समसामयिक लेखहरू प्रकाशित छन् । उनी कविता, निबन्ध र कृति समीक्षामा पनि कलम चलाउँछन् । इमेल : shrestharc017@gmail.com

सोना खटिक पूर्वाञ्चल विश्वविद्यालयबाट मिडिया टेक्नोलोजीमा स्नातकोत्तर अध्ययनरत छिन् । एक दशकदेखि सामुदायिक रेडियो कपिलवस्तुमै क्रियाशील भएर काम गर्दै आएकी खटिक हाल उक्त रेडियोको स्टेसन म्यानेजर हुन् । राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय सदस्य तथा प्रदेश ५ को इन्चार्ज एवं सञ्चारिका समूह नेपालको कपिलवस्तु जिल्ला अध्यक्ष

रहेकी उनी दलित, विपन्न तथा सीमान्तकृत समुदायका महिला तथा बालबालिकाहरूको सवालमा क्रियाशील रहँदै आएकी छिन् । इमेल : sonakhatik@gmail.com

रक्षाराम हरिजन सर्वोच्च अदालतमा अभ्यासरत अधिवक्ता तथा मानवअधिकारकर्मी हुन् । उनी तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) सँग करिब ६ वर्षसम्म आबद्ध रहेका थिए । “सामाजिक न्यायका लागि दर्नाल अन्तर्राष्ट्रिय पुरस्कार” बाट सम्मानित हरिजनको *समावेशी : आवश्यकता र चुनौती* पुस्तक प्रकाशित छ । समावेशीकरण, नागरिकता, विभेद र मानवअधिकार विषयमा उनका विभिन्न लेखहरू प्रकाशित छन् । इमेल : raksharamh@gmail.com

मार्टिन चौतारीका अनुसन्धाता **सोहन प्रसाद साहले** जवाहरलाल नेहरू विश्वविद्यालयबाट विज्ञान, प्रविधि र नवप्रवर्तनबारे विद्यावारिधि गरेका हुन् । विज्ञान प्रविधि साथसाथै नेपालको तराई मधेसका विभिन्न मुद्दाबारे उनले कलम चलाएका छन् । उनी विज्ञान, प्रविधि र समाज सँगको अन्तरसम्बन्धबारे अध्ययन-अनुसन्धानमा रुचि राख्छन् । इमेल : sohansha@gmail.com

महेशराज महर्जन त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्दैछन् । मार्टिन चौतारीमा आबद्ध महर्जन यहाँबाट प्रकाशन हुने *समाज अध्ययन* जर्नलका सह-सम्पादक हुन् । उनी अनुसन्धानका साथै भाषा सम्पादन र अनुवाद पनि गर्छन् । माइग्रेसन, दलित, भूमि, र प्राञ्जिक लेखन उनका रुचिका विषय हुन् । उनको सह-सम्पादनमा *सिटिजन्स, सोसाइटी एण्ड स्टेट : क्राफिटड एन इन्क्लुसिभ फ्युचर फर नेपाल* (सन् २०१४) प्रकाशित छ । इमेल : mtmaheshraj@gmail.com